

षडानन्द नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, भोजपुर
विनियोजन ऐन

सभावाट स्विकृत मिति: २०७९।०३।२९

षडानन्द नगरपालिका, भोजपुर को आर्थिक बर्ष २०७९/८० को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना : षडानन्द नगरपालिका, भोजपुर २०७९/८० को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम षडानन्द नगरपालिका, भोजपुरको नगर सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “षडानन्द नगरपालिका, भोजपुरको विनियोजन ऐन,” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७९/८० को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार : (१) आर्थिक वर्ष २०७९/८० को निमित्त नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम ८६,८६,५७,८९८।९३ (अक्षरूपी छयासी करोड छयासी लाख सन्ताउन्न हजार आठ सय अन्ठान्नेबे रुपैयाँ त्रियानब्बे पैसा मात्र ।) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन : (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७९/८० को निमित्त षडानन्द नगरपालिका, भोजपुरको नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने

गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालू तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

४. अब म माथि उल्लेखित नीति तथा कार्यक्रमहरुको आधारशीलामा रही यस नगरपालिकाको आगामी आ.व. २०७९/०८० को आय व्यय अनुमान विवरण प्रस्तुत गर्दछु ।

५. आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम तथा योजनाहरु कार्यन्वयन गर्नका लागि कुल रु. ८६८६५७८९८.९३/- (अक्षरेपी छयासी करोड छयासी लाख सन्ताउन्न हजार आठ सय अन्ठानब्बे र पैसा छयानब्बे मात्र) व्यय अनुमान गरिएको छ । उक्त अनुमान मध्ये चालू खर्च तर्फ रु. ५१९३५००००/- (अक्षरेपी एकाउन्न करोड त्रियानब्बे लाख पचास हजार मात्र) अर्थात ५९.७८ प्रतिशत र पूँजीगत तर्फ रु. ३४,९३,०७,८९८.९३ (अक्षरेपी चौतिस करोड त्रियानब्बे लाख सात हजार आठ सय अन्ठानब्बे र पैसा त्रियानब्बे मात्र) अर्थात ४०.२२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष ०७९।८० को वडा तथा विषयगत शाखाको सीमा निर्धारण					
अनुमानित आय			अनुमानित व्यय		
शीर्षक	बजेट	सि.नं.	शीर्षक	बजेट	कैफियत
सशर्त अनुदान संघ	334,300,000.00	१	सशर्त अनुदान संघ	334,300,000.00	
विशेष अनुदान संघ	45,000,000.00	२	विशेष अनुदान संघ	45,000,000.00	
समपुरक अनुदान संघ	10,000,000.00	३	समपुरक अनुदान संघ	10,000,000.00	
प्रदेश शसर्त	15,178,000.00	४	प्रदेश शसर्त	15,178,000.00	
प्रदेश समपुरक अनुदान	10,000,000.00	५	प्रदेश समपुरक अनुदान	10,000,000.00	
समानिकरण अनुदान	125,900,000.00	६	समपुरक कोष	67,500,000.00	
बाँडफाँडबाट प्राप्त राजस्व	113,627,000.00	७	सडक बोर्ड साझेदारी	2,000,000.00	
प्रदेश समानिकरण अनुदान	6,785,000.00	८	नगर चालू	86,000,000.00	
बाँडफाँडबाट प्राप्त राजस्व	13,324,630.00	९	भौतिक पूर्वाधार नगर	5,000,000.00	
आन्तरिक अय	25,000,000.00	१०	सामाजिक विकास	2,100,000.00	
जनसहभागिता	10,000,000.00	११	जनसहभागिता	10,000,000.00	
समाजिक सुरक्षा	100,000,000.00	१२	समाजिक सुरक्षा	100,000,000.00	
गत आवको भुक्तानी बाँकी	49,529,898.93	१३	गत आवको भुक्तानी बाँकी	49,529,898.93	
गत आवको अल्या	10,013,370.00	१४	कृषी विकास	7,000,000.00	
जम्मा बजेट	868,657,898.93	१५	स्वास्थ्य शाखा	9,500,000.00	
		१६	आयुर्वेद शाखा	1,000,000.00	
		१७	पशु सेवा शाखा	2,000,000.00	
		१८	शिक्षा शाखा	11,500,000.00	
		१९	वन वातावरण तथा विपद	1,500,000.00	
		२०	प्रधानमन्त्री रोजगार कार्यक्रम	3,000,000.00	
		२१	संमृद्धी कार्यक्रम	400,000.00	
		२२	डि.पी.आर. तथा आ.ई.ई./ ई.आई.ए.	1,500,000.00	
		२३	वडा चालु तथा पुँजीगत	70,000,000.00	
		२४	नगरपालिका केन्द्र देखि वडा केन्द्र जोडने बाटो	14,000,000.00	सबै वडामा समान हुने गरी
		२५	फेरी बाटो मर्मत	500,000.00	
		२६	न्यायिक समिति व्यवस्थापन	400,000.00	
		२७	20% प्रोत्साहन(राजस्व उठाए वापत वडालाई)	3,750,000.00	
		२८	दिङ्गला बजार क्षेत्रमा अग्नि नियन्त्रण	500,000.00	
		२९	दिङ्गला बजार सडक मर्मत	500,000.00	
		३०	x ray मेसिन खरिद	1,000,000.00	
		३१	PHC जाने बाटो निर्माण	1,000,000.00	
		३२	दिङ्गला रिट्टाबोटे सडक	1,500,000.00	
		३३	खेलकुद कार्यक्रम	1,500,000.00	
			जम्मा	868,657,898.93	